

"कृषि, पर्यटन र पूर्वाधार; स्वच्छ समृद्ध बेनी नगरको मूल आधार"

बेनी नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट बक्तव्य

आदरणीय सभाध्यक्ष एवं सदस्यहरु

मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना सँगै संघियता सहितको नयाँ संविधान जारी भएको छ । उक्त संविधानले राज्यको पुनःसंरचना गरे अनुरूप तिन तहको सरकारको स्वरूप अन्तरगत स्थानीय तहको गठन भइ निर्वाचन सम्पन्न भएको पनि तिन बर्ष पुरा भएको छ । प्रत्येक बर्ष आजको दिन स्थानीय सरकारहरुले नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गर्दै आइरहेका छन् । यसै क्रममा यस बेनी नगरपालिकाले बिगत झै यस बर्ष आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि राजश्व र व्ययको अनुमान प्रस्तुत गर्न गई रहेको छ । प्रचलित कानून बमोजिम नगरपालिकाको बजेट प्रस्तुत गर्ने जिम्मेवारी भएकोले आज यस गरिमामय सभामा उपस्थित भएको छु ।

आदरणीय सभाध्यक्ष एवं सदस्यहरु

हामिले बजेट निर्माणका प्रक्रियामा बिभिन्न चरणहरु पार गरेका छौ । राजश्व परामर्श समितिको प्रतिवेदन तयारी गर्ने देखि लिएर स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिहुदै बस्तिस्तर बाट प्राप्त योजना तथा कार्यक्रमहरुलाई वडा स्तरबाट प्राथमिकिकरण गरी बिभिन्न बिषयगत समितिहरुमा छलफल भै बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बाट सिफारिस गरी प्रस्तावित बजेट तथा कार्यक्रमलाई नगर कार्यपालिका बाट स्विकृत गरी आज यस गरिमामय सभामा प्रस्तुत गर्न गई रहेको छु ।

आदरणीय सभाध्यक्ष एवं सदस्यहरु

अब म आगामी आर्थिक बर्ष २०७७/०७८ को आय तथा व्यय अनुमान प्रस्तुत गर्न गई रहेको छु । यस नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ के कुल बजेट रु. ६२ करोड ३२ लाख ५८ हजार २ सय ६४ रहेको छ ।

जस मध्ये आम्दानिका स्रोतहरु निम्न अनुसार रहेका छन् ।

- आन्तरिक आय तर्फ रु. ४ चार करोड ३ लाख २५ हजार रहेको छ ।

नगरपालिकाको आन्तरिक आय प्राप्तिमा लागि कर राजश्व र गैर कर राजश्वका विभिन्न शिर्षकबाट उपलब्ध हुने कुरा अवगत गराउदु छु । कर राजश्व अन्तर्गत सम्पत्ति कर, व्यवसाय दर्ता कर, जग्गा बहाल तथा बिटौरि कर, घर बहाल कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर र अन्य कर बाट रु.१ करोड ७६ लाख २५ हजार रकम उपलब्ध हुने अनुमान रहेको छ । त्यस्तै गैर कर राजश्व अन्तर्गत घर जग्गा रजिष्ट्रेशन,ढुङ्गा,गिटि तथा बालुवा बिक्रि तथा निकासि शुल्क, जडिबुटी,

"कृषि, पर्यटन र पूर्वाधार; स्वच्छ समृद्ध बेनी नगरको मूल आधार"

कवाडी र जिवजन्तु निकासी शुल्क, फोहोर व्यवस्थापन शुल्क, नक्सा पास दस्तुर सिफारिस तथा अन्य सेवा शुल्क र अन्य विविध दस्तुर बाट रु.२ करोड २७ लाख गरी कुल ४ करोड ३ लाख २५ हजार रकम प्राप्त हुने अनुमान छ ।

- वित्तिय समानिकरण अनुदान संधिय सरकारबाट रु. १२ करोड ४ लाख रहेको छ ।
- राजश्व बाँडफाँड संधिय सरकार बाट रु. ८ आठ करोड ३ लाख १९ हजार २ सय ६४ रहेको छ ।
- बिशेष अनुदान पुँजिगत तर्फ संधिय सरकारबाट रु. १ करोड ३० लाख रहेको छ ।
- समपुरक अनुदान पुँजिगत संधिय सरकारका तर्फ बाट रु.१ एक करोड १२ लाख रहेको छ ।
- ससर्त अनुदान संधिय सरकारबाट रु.२८ करोड १२ लाख रहेको छ ।
- वित्तिय समानिकरण अनुदान प्रदेश सरकार तर्फबाट रु. १ करोड १९ लाख ९५ हजार रहेको छ ।
- राजश्व बाँड फाँट प्रदेश सरकारबाट रु. ९६ लाख ४ हजार रहेको छ ।
- ससर्त अनुदान प्रदेश सरकारबाट रु.१ करोड रहेको छ ।
- चालु आर्थिक बर्ष २०७६/२०७७ को बाकि रकम ४ करोड ५२ लाख १५ हजार रहेको छ ।

कुल आम्दानिलाई चालु र पुँजिगत खर्च गरी बिभिन्न शीर्षकहरुमा बिनियोजन गरीएको छ । जसलाई यहाँहरु समक्ष प्रस्तुत गर्न गइ रहेको छ ।

- चालुखर्च तर्फ एकमुष्ट रु. ३६ करोड ६१ लाख रहेको छ ।
- पुँजिगत खर्च तर्फ कुल रकम रु.२५करोड ७१ लाख ५८ हजार२ सय ६४ रुपैयाँ रहेको छ ।

जसमध्ये विभिन्न बिषयगत क्षेत्रहरुलाई निम्न अनुसारको आवस्यक रकम बिनियोजन गरीएको छ ।

- आर्थिक विकास तर्फ रु. १ करोड २५ लाख रहेको छ ।
- सामाजिक विकास तर्फ रु. १ करोड ९१ लाख रहेको छ ।
- पुर्वाधार तर्फ रु. ५ करोड २० लाख रहेको छ ।
- बन तथा विपद व्यवस्थापन तर्फ रु. ९० लाख रहेको छ ।
- सुशासन तथा संस्थागत विकास तर्फ रु.३७ लाख रहेको छ । र वडा तर्फ निम्न अनुसारको बजेट बिनियोजन गरिएको छ ।
- वडा नं १,४,६ र १० लाई प्रतिवडा रु. ५५ लाख का दरले बजेट बिनियोजन गरिएको छ ।
- वडा नं २,३,५ र ९ लाइ प्रतिवडा रु. ६० लाख का दरले बजेट बिनियोजन गरिएको छ ।
- वडा नं ७ र ८ लाई प्रतिवडा रु. ५० लाख का दरले बजेट बिनियोजन गरिएको छ ।

आदरणीय सभाध्यक्ष एवं सदस्यहरु

प्रस्तुत वजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पुऱ्याउनु हुने सम्पुर्ण सभासदज्युहरु, नगरवासि दाजुभाइ तथा दिदि बहिनीहरु कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । बेनी नगरपालिकाको बिकास प्रक्रियामा सहयोग उपलब्ध गराउने संघिय र प्रदेश सरकार दातृनिकाय, सहयोगी संघ संस्था तथा निकायहरु, निजिक्षेत्र प्रति म बेनी नगरपालिकाको तर्फ बाट हार्दिक आभार व्यक्त गर्दै आगामि दिनहरुमा पनि सहयोग निरन्तर रुपमा प्राप्त हुनेछ भन्ने विश्वास गर्दछु ।

चालु आर्थिक वर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउनमा सहयोग पुऱ्याउनु हुने सम्पुर्ण पदाधिकारीज्युहरु,कर्मचारीहरु बुद्धिजिवी समाजसेवी उद्योगी व्यापारी एवं आदरणीय नगरवासीज्युहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद !

बुधवार, १० असार २०७७

सञ्जु बरुवाल
नगर उप-प्रमुख